

cmf by NOTHING

BUDS PRO

USER GUIDE

BI66

le mode « Réduction active du bruit » et le mode « Transparence ».

Appeler
Double-cliquez pour répondre à un appel ou raccrocher.
Appuyez sur la zone tactile et maintenez-la enfoncée pour rejeter un appel.
Plus d'options dans l'application Nothing X.
*Fonctions optionnelles : lecture/pause, retour en arrière, passer à la musique suivante, passer en mode « Réduction active du bruit » et activation de l'assistant vocal.

Détection de l'usure
Portez les écouteurs. Pendant la lecture de musique, retirez-les pour mettre la musique en pause automatiquement. En remettant les écouteurs dans les 3 minutes, la musique reprendra automatiquement. Si 3 minutes s'écoulent, vous devrez lancer la lecture de la musique manuellement sur votre appareil.

Charge
Écouteurs
Placez les écouteurs dans le boîtier de chargement et fermez-le pour les recharger.

Boîtier de chargement
Pour charger, fermez le boîtier et connectez-le à une source d'alimentation via le câble d'alimentation fourni avec les écouteurs.
Si le témoin lumineux du boîtier est toujours rouge, le boîtier est en cours de chargement. S'il est toujours blanc, le boîtier est complètement chargé.

Sמעאלת האזן
סעע סמעאלת פי עטף השנן ואחץ העטף לשנן.
עטף השנן
לשנן: אפץ העטף ואר תוסייל העטף בעסדר מלפנן מן חללן כחלן העלף לדי יכני מע הסמעאלת.
יזא כזן לון סמסח מושר העטף אחר דאמא, חידא בעני אן העטף תשנן.
יזא כזן לון אישן דאמא, חידא בעני אן העטף תזשנן כזן העטף.
אישן: סטנוי העלף אפץ מן 30%.
למר: סטנוי העלף אפץ מן 30%.

• פי עטף וזעם הסמעאלת פי העטף, סינעסן סמסח מושר בלרן החלף בעטנוי העלף לסמעאלת, ואישן העטף.
• ארעך הסעדה השרי והעמר סועסן סמסח מושר בלרן החלף בעטנוי העלף לסמעאלת.
• בקאסע לסטנדי מלפן Nothing, יסכן אעדה התקנין העסטר על פי שטתה הפלל אן התעקן מן חלף עטף העזר פי האעדה הסרעמ פי שריפ האינערטז הסמלר.

كلمة الإيماء
لربك السماعات، أولهم من أتيك أياها، تشغيل الموسيقى لإيقاف الموسيقى تلقائياً عند السماعات في غضون 3 دقائق وستختلف الموسيقى تلقائياً لما في حال مرور 3 دقائق، لاسترجاع إلى تشغيل الموسيقى يدوياً على جهازك.

السماعات
سمع السماعات في عتفة الشنن واخطف العتفة للشنن.
عتفة الشنن
للسنن: اطفئ العتفة واقر تومسيل العتفة بمسدر ملقنن مן حلالن كحالن العلقة لذي يكني مع السماعات.
يذا كان لون مسحاح موشر العتفة أحرر دالما، حيداً بعني أن العتفة تمشن.
يذا كان لون ايمن دالما، حيداً بعني أن العتفة تمشن بكامل.
ايمن: ستنوي العلقة اطفئ مן 30%.
لمر: ستنوي العلقة اطفئ مן 30%.

• في عتفة وزعم السماعات في العتف، سينسمن مسحاح موشر بلرلن الحلף بعتنوي العتفة للسماعات، وايشن العتف.
• ارعج السعده الهري والعمر سوسمن مسحاح موشر بلرلن الحلף بعتنوي العتفة للسماعات.
• بكاسية لمستندي مملف Nothing، يسكن اعدده التطقن العسטר على شتة الفلل اءن التطقن مءن حلة عتفة العز في الاعداده السرعمه في شريط الاتمرتذ السملر.

उपयोगकर्ता गाइड

स्वागत हे

Nothing X ऐप इंस्टॉल करने के लिए QR कोड स्कैन करें। (Android / iOS)

अनुप भाषाओं से उपयोगकर्ता गाइड देखने के लिए QR कोड स्कैन करें।

ब्लूटूथ:
ब्लूटूथ सुनिश्चित करें कि ब्लूटूथ ऑन है।
Nothing X ऐप के साथ अपने Nothing उपकरण में प्रकाश लाभ (डायल) EQ और नेक्स्टन नॉइस कैंसलेशन को बदलगाइ करें, डूरम्बेचर अपडेट करें और भी बहुत कुछ करें।

WELCOME

Scan QR code to install the Nothing X app. (Android / iOS)

Scan QR code to see the User Guide in other languages.

Bluetooth:
Please make sure Bluetooth is turned on.
Apps:
Get the most out of your Nothing products with the Nothing X app. Customise EQ and gesture control settings, update firmware, and more.

Earbuds

Charging Case

Touch Area

Setup Button

Indicator Lamp

Charging Port

Benutzerhandbuch

WILLKOMMEN

Scannen Sie den QR-Code, um die Nothing X-App zu installieren. (Android / iOS)

Bitte stellen Sie sicher, dass Bluetooth eingeschaltet ist.
Apps:
Holen Sie mit der Nothing X-App das Beste aus Ihren Nothing-Produkten heraus. Passen Sie die EQ- und Gestensteuerungseinstellungen an, aktualisieren Sie die Firmware und vieles mehr.

Scannen Sie den QR-Code, um das Benutzerhandbuch in anderen Sprachen anzuzeigen.

Ohrhörer

Ladeschale

Touch-Bereich

Setup-Taste

Anzeigelampe

Ladeanschluss

ईयरबड्स

चार्जिंग केस

स्पर्श क्षेत्र

सेटअप बटन

इंस्टॉल लैम्प

चार्जिंग पोर्ट

ईयर टिप्स बदलना
कॉर्नर कोमफर्ट और साउंड की बेहतर सुधारणा के लिए उचित आकार के ईयर टिप्स चुनें।
बदल-टैप माइक्रोफोन के ईयर टिप्स पर ध्यान दें।
*बुड्स में मीडियम साइज के ईयर टिप्स सवे हुए आते हैं।

ऐप में जाने
अपने Android डिवाइस के साथ उपयोग करें (तेज़ पेयरिंग)
पहली बार उपयोग या नया डिवाइस कनेक्शन
एक बार चार्जिंग केस में डालें, तो चार्जिंग केस कोने और ऑन-स्क्रीन नेक्स्टन के लिए प्रकाश लाभ (डायल) डिवाइस के साथ करें।
अनुप डिवाइस से कनेक्ट करें
अपने ऐप में ब्लूटूथ ऑन करें, माइक्रोफोन कोने और ऑन-स्क्रीन नेक्स्टन के लिए प्रकाश लाभ (डायल) डिवाइस से कनेक्ट करें।

ब्लूटूथ:
ब्लूटूथ सुनिश्चित करें कि ब्लूटूथ ऑन है।
Nothing X ऐप के साथ अपने Nothing उपकरण में प्रकाश लाभ (डायल) EQ और नेक्स्टन नॉइस कैंसलेशन को बदलगाइ करें, डूरम्बेचर अपडेट करें और भी बहुत कुछ करें।

Replacing ear tips
Choose ear tips in appropriate size for optimal comfort and sound quality. Check the accessories for ear tips in different sizes.
*Buds arrive with medium size attached.

Pair
Use with your Android devices (Fast Pairing)
First time use or new device connection
While the buds are inside the charging case, open the charging case and place near the Android device for on-screen setup.
Connect to other devices
With buds in the open case, press the setup button until light blinks. Then select in Bluetooth settings on your device.

Operations
Music/standby
Double-tap to play or pause.
Triple-tap to skip forward.
Press and hold the touch area to switch between Active Noise Cancellation and Transparency Mode.

Call
Double-tap to answer or hang up a call.
Press and hold the touch area to reject a call.
More options in Nothing X app.
*Optional functions: play/pause, skip back, skip forward, switch noise cancellation mode and wake up voice assistant.

Wearing detection
Wear the buds. During music playback, take them off to pause music automatically. Put the buds back in within 3 minutes, music will resume automatically. If 3 minutes pass, you'll need to play the music manually on your device.

Charging Earbuds
Put the buds in the charging case and close the case to charge.
Charging case
To charge, close the case and connect the case to a power supply through the power cable delivered with the buds.
If the indicator lamp of the case is always red, the case is charging. If it is always white, the case is fully charged.

Auswechseln der Ohrstöpsel
Wählen Sie Ohrstöpsel in der passenden Größe für optimalen Komfort und Klangqualität.
Im Zubehör finden Sie Ohrstöpsel in verschiedenen Größen.
*Ohrhörer in mittlerer Größe werden mitgeliefert.

Paar
Verwendung mit Ihren Android-Geräten (Fast Pairing)
Erstmalige Verwendung oder neue Geräteverbindung
Während sich die Ohrhörer in der Ladeschale befinden, öffnen Sie die Ladeschale und legen Sie sie in die Nähe des Android-Geräts, um die Einrichtung auf dem Bildschirm vorzunehmen.
Verbindung mit anderen Geräten
Drücken Sie bei geöffneter Schale die Setup-Taste, bis das Licht blinkt. Wählen Sie dann in den Bluetooth-Einstellungen Ihres Geräts.

Betrieb
Musik/Standby
Doppeltippen Sie zum Abspielen oder Anhalten.
Tippen Sie doppelt, um vorwärts zu springen.
Halten Sie den Touch-Bereich gedrückt, um zwischen aktiver Rauschunterdrückung und Transparenzmodus zu wechseln.

Anrufe tätigen
Doppeltippen Sie, um einen Anruf anzunehmen oder aufzulegen.
Halten Sie den Touch-Bereich gedrückt, um einen Anruf abzulehnen.
Mehr Optionen in der Nothing X-App.
*Optionale Funktionen: Wiedergabe/Pause, Zurückspringen, Vorwärtsspringen, Umschalten des Geräuschunterdrückungsmodus und Aufwecken des Sprachassistenten.

Trägererkennung
Tragen Sie die Ohrhörer. Wenn Sie sie während der Musikwiedergabe abnehmen, wird die Musik automatisch pausiert. Wenn Sie die Ohrhörer innerhalb von 3 Minuten wieder einsetzen, wird die Musik automatisch fortgesetzt. Nach Ablauf von 3 Minuten müssen Sie die Musikwiedergabe auf Ihrem Gerät manuell fortsetzen.

Aufladen
Ohrhörer
Legen Sie die Ohrhörer in die Ladeschale und schließen Sie die Schale zum Aufladen.

*कैल्क्युलेटिंग: क्वॉलिटी/बैलिन्स, बॉयस आर, आरें आरें, मोर रूटिन्स मोर मूव् कर्ने और वॉस अरमिटेड मररिं कर्ने।

पारने की प्रकृता करना
बुड्स पारने मूव् कर्ने के दौरान, मूव् कर्ने को मूव् कर्ने रूमे में रूकेने के लिए उन्के उरार हे। 3 मिनट के अंदर बुड्स को परि में परि, मूव् कर्ने आरें आरें परि में डूरे हे बॉयसा परि 3 मिनट वॉर आते हे, तो आरें आरें डिवाइस पर मीवुन रूमे में मूव् कर्ने बॉयसा होना।

चार्जिंग
ईयरबड्स
बुड्स में चार्जिंग केस में रूके और चार्ज करने के लिए केस को बंद करें।
चार्जिंग केस
आरें कर्ने के लिए, केस को बंद करें और बुड्स के साथ मूव् कर्ने परि केस बूरा केस को पार मूव् कर्ने के कनेक्ट करें।
यदि बुड्स में इंस्टॉल केस सहे है, तो इवॉस कनेक्ट हे। कर्ने केस चार्ज हे। रूगे हे। अगर यह कनेक्ट बूरा रूगे हे, तो इवॉस मूव् कर्ने हे कर्ने पूरे तरह में चार्ज हो गया।
पारि रूकेने सेवने
माइक्रो: बैटरी चार्ज 30% से आरिं हे।
माइक्रो: बैटरी का चार्ज 30% से कम हे।

*बर्द बुड्स की केस में रूके आना हे, तो इंस्टॉल केस बुड्स के बैटरी चार्ज में मरंशति रूमे को रूकेने बॉयसा, न की केस बूरा रूगे।
*बॉयसा और वॉर बुड्स को नरिंके। इंस्टॉल केस के बैटरी चार्ज में मरंशति रूमे को रूकेने बॉयसा।
*Nothing बॉयसा डिवाइस में कर्ने, आरें आरें रूकेने पर बरिड रूके कर सके हे। कर्ने चार्ज-बॉयसा मॉडरिफिकेशन बॉयसा रूकेने रूकेने में डिवाइस की पारि मूव् कर्ने हे।

ユーザーガイド

ようこそ

QRコードをスキャンしてNothing Xアプリをインストールします。(Android / iOS)

QRコードをスキャンすると、他の言語のユーザーガイドが表示されます。

Bluetooth:
Bluetoothがオンになっていることを確認してください。
Nothing Xアプリにはそのほかのオプションもありません。
Nothing Xアプリは、Nothing製品を最大限に活用できます。EQおよびジェスチャーコントロール設定のカスタマイズや、ファームウェアの更新などが行えます。

Power level indication
White: The battery level is higher than 30%.
Red: The battery level is lower than 30%.
-If the buds are placed in the case, the indicator lamp will flash the colour relating to the battery level of the buds, not the case.
-Take the left and right bud out. The indicator lamp will flash the colour relating to the battery level of the case.
-For Nothing phone users, you can set the widget on the lock screen or check the power status of the device in Quick Settings on the drop-down notification bar.

Guide de l'utilisateur

BIENVENUE

Scannez le code QR pour installer l'application Nothing X. (Android/iOS)

Bluetooth:
Assurez-vous que la fonction Bluetooth est activée.
App:
Tirez le meilleur parti de vos produits Nothing grâce à l'application Nothing X. Personnalisez les paramètres d'égalisation et de contrôle gestuel, mettez à jour le « Firmware », et bien plus encore.

Ladeschale
Zum Aufladen schließen Sie die Schale und verbinden sie über das mitgelieferte Netzkabel mit der Stromversorgung.
Wenn die Anzeigelampe der Schale dauerhaft rot leuchtet, wird die Schale geladen. Wenn sie dauerhaft weiß leuchtet, ist die Schale vollständig geladen.
Akkustandsanzeige
Weiß: Der Akkustand ist höher als 30%.
Rot: Der Akkustand ist niedriger als 30%.
-Wenn die Ohrhörer in die Schale gelegt werden, blinkt die Anzeigelampe in der Farbe, die dem Akkustand der Ohrhörer entspricht, nicht der der Schale.
-Nehmen Sie den linken und rechten Ohrhörer heraus. Die Anzeigelampe blinkt in der Farbe, die dem Akkustand der Schale entspricht.
-Benutzer von Nothing-Telefonen können das Widget auf dem Sperrbildschirm einrichten oder den Energiestatus des Geräts in den Schnelleinstellungen in der Dropdown-Benachrichtigungsleiste überprüfen.

اعلان لك
دليل المستخدم

اسم رمز QR ترقية دليل المستخدم بلغات أخرى.

اسم رمز QR تثبيت تطبيق Nothing X. (Android / iOS)

التحقق:
تأكد من تشغيل البلوتوث.
التطبيق:
تأكد أنك قد سمعت Nothing الخاصة بك مع تطبيق Nothing X.
قم بتخصيص إعدادات معادل الصوت والتحكم بالإيماءات وتحديث البرنامج والبريد.

اسم رمز QR تثبيت تطبيق Nothing X. (Android / iOS)

التحقق:
تأكد من تشغيل البلوتوث.
التطبيق:
تأكد أنك قد سمعت Nothing الخاصة بك مع تطبيق Nothing X.
قم بتخصيص إعدادات معادل الصوت والتحكم بالإيماءات وتحديث البرنامج والبريد.

イヤホン

充電ケース

タッチエリア

セットアップボタン

インジケータランプ

充電ポート

イヤータップの交換
最適なサイズと音質を実現するために、適切なサイズのイヤータップをお選びください。アクセサリとしてさまざまなサイズのイヤータップをご用意しています。
*イヤホンに最初から付いているイヤータップは(標準)サイズです。

ペアリング
Androidデバイスで使用する(高速ペアリング)
初回の使用時または新しいデバイスとの接続時
イヤホンが中に入ったままの充電ケースを開いてAndroidデバイスの近くに置き、その画面上でセットアップを行います。
他のデバイスに接続する
開いた充電ケースにイヤホンを入れた状態で、ライトが点滅するまでセットアップボタンを押します。次に、デバイスのBluetooth設定を選択します。

操作方法
音楽/スタンバイ
ダブルタップで音楽の再生または一時停止を行います。
トリプルタップで次の曲に進みます。
タッチエリアを長押しすると、アクティブノイズキャンセリングとトランスparenシーモードが切り替わります。

Écouteurs

Boîtier de chargement

Surface tactile

Bouton de configuration lumineuse

Témoin

Port de charge

Remplacement des embouts
Choisissez des embouts de taille appropriée pour un confort et une qualité sonore optimaux.
Les accessoires proposent des embouts auriculaires de différentes tailles.
*Les écouteurs sans fil sont livrés avec un embout de taille moyenne.

Juneler
Utilisation avec vos appareils Android (Fast Pairing)
Première utilisation ou connexion d'un nouvel appareil
Lorsque les écouteurs sont à l'intérieur du boîtier de chargement, ouvrez ce dernier et placez-le à proximité de l'appareil Android pour la configuration à l'écran.
Connexion à d'autres appareils
Avec les écouteurs dans le boîtier ouvert, appuyez sur le bouton de configuration jusqu'à ce que le voyant clignote. Sélectionnez-les ensuite dans les paramètres Bluetooth de votre appareil.

Opérations
Musique/veille
Double-cliquez pour lire ou mettre en pause.
Triple-cliquez pour changer de musique.
Appuyez sur la zone tactile et maintenez-la enfoncée pour basculer entre

سماعات الأذن

عتفة الشنن

سطح التمسح

زر الإعداد

مفتاح التنشيط

مسطحة الشحن

استخدم مع الأذن
اختر رؤوس الأذن الحجم المناسب لضمان الراحة التامة وحيدة الصوت المثالية.
ستوفر في الملحقات على رؤوس أذن بحجم مختلف.
*سماعات السماعات وعتفها الواسعة متوسطة الحجم.

الاقتران
استخدم مع أجهزة Android الخاصة بك (الاقتران السريع)
عندما تكون السماعات داخل عتفة الشحن، افتح عتفة الشحن وضعها بالقرب من جهاز Android لبدء عملية الإعداد على الشاشة.
عندما تكون السماعات داخل عتفة الشحن، اضغط على زر الإعداد على بعض الصور، ثم اختر إعدادات بلوتوث على جهازك.

التوصيل
الموسيقى/وضع الاستعداد
انقر مزدوجاً لتشغيل أو إيقاف تشغيل الموسيقى.
انقر ثلاث مرات لتغيير الأغنية.
انقر مع الاستمرار على منطقة التمسح لتغيير الإعدادات.
انقر مع الاستمرار على منطقة التمسح لتغيير الإعدادات وتحديث البرنامج والبريد.

العمليات
انقر مزدوجاً لبدء أو إيقاف تشغيل الموسيقى.
انقر ثلاث مرات لتغيير الأغنية.
انقر مع الاستمرار على منطقة التمسح لتغيير الإعدادات.
انقر مع الاستمرار على منطقة التمسح لتغيير الإعدادات وتحديث البرنامج والبريد.

سماعات الأذن

عتفة الشنن

سطح التمسح

زر الإعداد

مفتاح التنشيط

مسطحة الشحن

استخدم مع الأذن
اختر رؤوس الأذن الحجم المناسب لضمان الراحة التامة وحيدة الصوت المثالية.
ستوفر في الملحقات على رؤوس أذن بحجم مختلف.
*سماعات السماعات وعتفها الواسعة متوسطة الحجم.

الاقتران
استخدم مع أجهزة Android الخاصة بك (الاقتران السريع)
عندما تكون السماعات داخل عتفة الشحن، افتح عتفة الشحن وضعها بالقرب من جهاز Android لبدء عملية الإعداد على الشاشة.
عندما تكون السماعات داخل عتفة الشحن، اضغط على زر الإعداد على بعض الصور، ثم اختر إعدادات بلوتوث على جهازك.

التوصيل
الموسيقى/وضع الاستعداد
انقر مزدوجاً لتشغيل أو إيقاف تشغيل الموسيقى.
انقر ثلاث مرات لتغيير الأغنية.
انقر مع الاستمرار على منطقة التمسح لتغيير الإعدادات.
انقر مع الاستمرار على منطقة التمسح لتغيير الإعدادات وتحديث البرنامج والبريد.

連絡
ダブルタップで電話への応答または通話の終了を行います。
通話を拒否するには、タッチエリアを長押しします。
Nothing Xアプリにはそのほかのオプションもありません。
*オプション機能:再生一時停止、スキップバック、スキップフォワード、ノイズキャンセリングモードの切り替え、音声アシスタントの起動。

装着確認
イヤホンを着装着します。音楽再生中にイヤホンを外すと、自動的に音楽の再生が一時停止します。3分以内にイヤホンを着着し直す、音楽再生が自動的に再開されます。3分が経過した場合は、デバイスで音楽再生の操作を手動で行う必要があります。

充電
イヤホン
イヤホンが充電ケースに入れ、ケースを閉じると、イヤホンが充電されます。
充電ケース
充電ケースを閉じ、付属の電源ケーブルを使って電源に接続すると、充電ケースが充電されます。
充電ケースの充電中は、ケースのインジケータランプが赤色に点灯します。ケースの充電が完了すると、インジケータランプが白く点灯します。
バッテリーの残量レベル表示
白: バッテリー残量は30%以上です。

赤: バッテリー残量は30%未満です。

* 充電ケースにイヤホンが入っている場合、インジケータランプは、充電ケースではなくイヤホン側のバッテリー残量レベルを示す色で点滅します。
* 白色のイヤホンが充電ケースから取り出ると、インジケータランプは充電ケース側のバッテリー残量レベルを示す色で点滅します。
* Nothing スマートフォンをご利用の場合は、そのロック画面にウィジェットを設定したり、ドロップダウン通知バーのクイック設定で本デバイスの電源ステータスを確認したりできます。